

नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

वर्तमान सरकार गठन भएको १०० दिनमा
सम्पादन भएका प्रमुख कार्यहरूको
सार्वजनिकीकरण

२०७५ जेठ ११ गते

सि. नं	कार्य/जिम्मेवार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
१.	<p>त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार</p> <p>महानिर्देशक श्री संजीव गौतम,, ने.ना.उ.प्रा.</p> <p>महाप्रबन्धक श्री राजकुमार क्षेत्री, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल</p>	<ul style="list-style-type: none"> हालको Air Traffic Congestion को समस्या न्यूनिकरण गर्न आवश्यक व्यवस्था मिलाई विमानस्थललाई कम्तीमा दैनिक २१ घण्टा संचालन गर्ने । विमानस्थलको ATC Capacity बढाउन Traffic Flow Management लाई थप प्रभावकारी बनाउने । साथै, Slot व्यवस्थापनलाई वैज्ञानिक बनाउने । यस विमानस्थलबाट आन्तरिक उडानलाई अन्यत्र स्थानान्तरण गर्न सम्भाव्यता अध्ययन भएको काभ्रेपलाञ्चोकको ठूलीचौरका साथै अन्य सम्भाव्य स्थानबाट पनि संचालनका विकल्पहरुको अध्ययन गर्ने। अन्तर्राष्ट्रिय आगमन तर्फका यात्रुहरुले बढीमा एक घण्टाभित्र Baggage Collect गर्ने व्यवस्था मिलाउने । अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रु सुविधाका लागि Central AC System संचालनमा ल्याउने र Domestic Terminal मा ACको व्यवस्था गर्ने । 	<p>Air Traffic Congestion समस्या न्यूनिकरण भई यात्रु एवं पर्यटकहरुलाई सुविधा पुगेको हुने।</p> <p>आन्तरिक उडानलाई स्थानान्तरण गर्न सम्भाव्यता अध्ययन भएको हुने ।</p>	<ul style="list-style-type: none"> मिति २०७५।२।७ बाट २१ घण्टा संचालनमा आएको । (बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म) प्राविधिक समिति गठन भई काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थलको निर्माण गर्ने सिफारिस सहितको प्रतिवेदन प्राप्त भएको । ४ वटै Baggage Belt दुरुस्त राखिएको। कार्य सम्पन्न । कार्य सम्पन्न । कार्य सम्पन्न

सि. नं	कार्य/जिम्मेवार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
२.	<p>राष्ट्रिय गौरवका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन</p> <p>सहसचिव श्री बुद्धिसागर लामिछाने, हवाई सुरक्षा महाशाखा, निर्देशक श्री प्रदिप अधिकारी, ने.ना.उ.प्रा</p>	<p>निजगढ अन्तर्राष्ट्रिय विमानस्थल :</p> <ul style="list-style-type: none"> वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन स्वीकृत गराउने । विमानस्थलको लागि विस्तृत सम्भाव्यता अध्ययन (DFS) प्रतिवेदन बुझाएको कोरीयन कम्पनी LMW सँगको दायित्व व्यवस्थापन गर्ने। विमानस्थल निर्माणको मोडालिटि तय गर्ने। 	<p>EIA प्रतिवेदन स्वीकृत भएको हुने। LMW सँगको दायित्व व्यवस्थापन भएको हुने । निर्माणको मोडालिटि तय हुने।</p>	<ul style="list-style-type: none"> EIA को प्रतिवेदन स्वीकृति भएको । DFS नेपाल सरकारले ग्रहण गरेको र र LMW सँगको सम्झौता वमोजिम दायित्व भुक्तानिका सम्बन्धमा समन्वय भईरहेको। आयोजना निर्माणको सहजिकरणको लागि नेपाल सरकार(म.प.)को निर्णयानुसार माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा उच्चस्तरीय सहजीकरण समिति र सचिवज्यूको संयोजकत्वमा आयोजना कार्यान्वयन समिति गठन भई कार्यारम्भ भएको। मोडालिटी तयारीको निम्ती गहन छलफल भईरहेको।

सि. नं	कार्य/जिम्मेवार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
२.	राष्ट्रिय गौरबका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन निर्देशक श्री प्रदिप अधिकारी, ने.ना.उ.प्रा.	गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: धावन मार्ग, टर्मिनल भवन लगायतका सिभिल निर्माण कार्यको भौतिक प्रगति ४०% सम्पन्न गर्ने ।	निर्माण कार्यको प्रगतिमा ४०% सम्पन्न भएको हुने।	<ul style="list-style-type: none"> ३८ प्रतिशत भौतिक प्रगति भएको ।
	निर्देशक श्री प्रदिप अधिकारी, ने.ना.उ.प्रा.	पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : Design Review And Supervision Consultant नियुक्त गर्ने।	Consultant नियुक्त भएको हुने।	<ul style="list-style-type: none"> आयोजनाको Design Review and Supervision Consultant सँग सम्झौता भई कार्य प्रारम्भ गरेको।

सि. नं	कार्य/जिम्मेवार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
२.	राष्ट्रिय गौरवका आयोजनाहरूको प्रभावकारी सदस्य सचिव श्री प्रदिप ढकाल	<p>पशुपति क्षेत्र विकास :</p> <ul style="list-style-type: none"> • भगवान पशुपतिनाथको धार्मिक महत्व तथा पाशुपत क्षेत्रको ऐतिहासिकता, पुरातात्विक तथा पौराणिकता झल्किने गरी वृत्तचित्र तयार गरी प्रचार प्रसार गर्ने । • विगत लामो समयदेखि अवरुद्ध रहको धार्मिक तथा सांस्कृतिक महत्वको वागमती जात्रा आगामि अक्षय तृतीयादेखि पुनःसंचालनमा ल्याउने। 	<ul style="list-style-type: none"> • वृत्तचित्र तयार भएको हुने । • ऐतिहासिक जात्राको शुरुवात भएको हुने। 	<ul style="list-style-type: none"> • परामर्शदाता नियुक्तिको प्रक्रियामा रहेको । • इ-पूजा गर्न तयारी भईरहेको। • पशुपति क्षेत्रलाई Beggars free Zone घोषणा गरिएको । • सम्पदा संरक्षण अन्तर्गत भष्मेश्वर सत्तल वनकाली सत्तल शंकराचार्य मन्दिर पोडेपाटी पन्ध्रशिवालय सत्तल अमरकान्तेश्वर मन्दिर सहित छ वटा सम्पदा निर्माण कार्य सम्पन्न भएको। • महास्नानघर संरक्षण कार्य सुरु भएको।

सि. नं	कार्य/जिम्मेवार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
	सदश्य सचिव	<p>लुम्बिनी क्षेत्र विकास : करिव २५ देशका बौद्ध धर्मसँग सम्बन्धित विद्वतवर्गहरुबाट लुम्बिनी तथा बौद्ध धर्मसँग सम्बन्धित कार्यपत्र प्रस्तुति सहित २५६२ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस तथा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी भव्यरूपमा मनाउने ।</p>	<p>लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार हुने ।</p>	<ul style="list-style-type: none"> सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्रीज्यू, मा.मन्त्रीज्यूहरु, प्रदेश सरकारका मा.मुख्यमन्त्रीज्यू एवं मन्त्रिहरुको उपस्थितिमा २५६२ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस भव्य रूपमा मनाइएको । सो अवसरमा २३ देशका बौद्ध विद्वानहरुबाट ३३ वटा कार्यपत्रहरु प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी भव्य रूपमा सम्पन्न भएको । सो को लागि ३००० मानिस अट्ने अस्थायी प्रकृतिको सभाहल समेत निर्माण गरिएको । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट ५००० मानिस अट्ने सभाको समेत शिलाल्यास भएको । गरुयोजना अनुरूप बाटा, ब्रिक पेभिङ्ग सिम्बोलिक पौभिलियन, वाटर सप्लाई सिस्टम लगायतका पूर्वधार निर्माण कार्यहरु भई रहेको ।

सि. नं	कार्य/जिम्मे वार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
३.	<p>भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरुको पुनर्निर्माण</p> <p>महानिर्देशक श्री भेष नारायण दाहाल, पुरातत्व विभाग</p>	<ul style="list-style-type: none"> ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणमा देखिएको विवाद समाधान गरी निर्माण कार्य प्रारम्भ गर्ने । ललितपुरको मणीमण्डप र कृष्ण मन्दिर संरक्षण कार्य सम्पन्न गर्ने । भुकम्पपछि बन्द रहेको हनुमानढोका दरवार संग्रहालयभित्र अस्थायी संरचना निर्माण गरी सर्वसाधारणको लागि खुला गरिने । 	<p>भूकम्पबाट क्षतिग्रस्त ७५३ सम्पदाहरु मध्ये हाल ८२ वटा सम्पन्न भएको हुने।</p>	<ul style="list-style-type: none"> रानीपोखरी निर्माणमा देखिएको समस्या समाधान गर्न माननीय मन्त्रीज्यूबाट बिशेष पहल गरिएको । फलस्वरूप, रानीपोखरी र काष्ठमण्डपको निर्माण कार्य सुरु गरिएको । धरहरा निर्माणको प्रक्रिया अगाडी बढेको। रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण कार्य जारी रहेको । मणीमण्डप कार्य सम्पन्न र कृष्ण मन्दिर संरक्षणको कार्य सम्पन्न । कार्य सम्पन्न । साथै प्रताप मल्लको शालिक पुनर्स्थापना कार्य समेत सम्पन्न भएको।

सि. नं	कार्य/जिम्मे वार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
३.	<p>भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरूको पुनर्निर्माण</p> <p>महानिर्देशक श्री भेष नारायण दाहाल, पुरातत्व विभाग</p>	<ul style="list-style-type: none"> हनुमानढोकास्थित गद्दीबैठकको बाहिरी वाल र छाना सहितको मुख्य संरचनाको सबलीकरण कार्य (Retrofitting) सम्पन्न गर्ने साथै लक्ष्मीनारायण मन्दिर, कागेश्वर, सरस्वती र महादेव मन्दिरको पूनःनिर्माण कार्य सम्पन्न गर्ने। स्वयंभुस्थित अनन्तपुर र किमडोल गुम्वाको पुनर्निर्माण कार्य सम्पन्न गर्ने तथा आनन्दकुटी विहारको पुनर्निर्माण कार्य ८० प्रतिशत सम्पन्न गर्ने। 	<p>भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरू हाल ८२ वटा सम्पन्न भएको हुने।</p>	<ul style="list-style-type: none"> गद्दीबैठकको Retrofitting ८५% सम्पन्न। लक्ष्मीनारायण मन्दिर, कागेश्वर, सरस्वती र महादेव मन्दिरको पूनःनिर्माण कार्य सम्पन्न। स्वयंभुस्थित अनन्तपुरको संरक्षण कार्य अन्तर्गत सबै कार्य सम्पन्न। मलमास सकिए पछि गजुर प्रतिस्थापित गरिने। किमडोल गुम्वाको पुनर्निर्माण कार्य सम्पन्न। आनन्दकुटी विहारको ७०% कार्य सम्पन्न।

सि. नं	कार्य/जिम्मेवार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा /प्राप्त उपलब्धि	हालसम्मको कार्यप्रगति
३.	भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरुको पुनर्निर्माण महानिर्देशक श्री भेष नारायण दाहाल, पुरातत्व विभाग	<ul style="list-style-type: none"> खोकना मछिन्द्रनाथको पुनर्निर्माणका लागि Stone Carving को काम सम्पन्न गर्ने । चाँगुनारायणस्थित छिन्नमस्ताको मन्दिर पुनर्निर्माण कार्य सम्पन्न गर्ने । हनुमानढोकास्थित आगंछे र पाटनस्थित देगुतलेजु मन्दिरको पुनर्निर्माण कार्यका लागि Architectural Structural सहितको Drawing/Design तयार गर्ने । भक्तपुरको महामञ्जुश्री सत्तल, तलेजु मन्दिर, महालक्ष्मी द्योछैं, सुर्यविनायक गणेश आमा मन्दिर, गोपीनाथ मन्दिर, तलेजुस्थित द्विमाजु चोकको संरक्षण कार्य सम्पन्न गर्ने । 	<p>यस अविधमा थप १३ वटा सम्पदाहरुको पुनर्निर्माण कार्य सम्पन्न भएको हुने।</p> <p>१३ सम्पदाहरुको पुनर्निर्माण कार्य सम्पन्न भएको ।</p>	<ul style="list-style-type: none"> Stone Carving को काम अन्तिम चरणमा रहेको । चाँगुनारायणस्थित छिन्नमस्ताको मन्दिर पुनर्निर्माण कार्य सम्पन्न। Architectural Structural सहितको Drawing/Design सहित Cost Estimate भईरहेको। गोपीनाथ मन्दिरको पेटीको काम ९० प्रतिशत सम्पन्न । भक्तपुरको महामञ्जुश्री सत्तल कार्य सम्पन्न । तलेजु अन्तिम चरणमा । सुर्यविनायक गणेश आमा मन्दिर कार्य सम्पन्न । द्विमाजु चोकको संरक्षण ८०% कार्य सम्पन्न ।

सि. नं	कार्य/जिम्मे वार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालस्मको कार्यप्रगति
४.	नीतिगत तथा कानूनी सुधार सहसचिव श्री घनश्याम उपाध्याय, पर्यटन प्रवर्द्धन महाशाखा	<ul style="list-style-type: none"> संस्कृति, पर्यटन र हवाई क्षेत्रसँग सम्बद्ध प्रबुद्ध व्यक्तिहरुको निरन्तर सल्लाह, सुझाव तथा पृष्ठपोषणका लागि छुट्टाछुट्टै Think Tank Groups बनाउने । पर्यटन क्षेत्रको लागि गुणस्तरीय जनशक्ति विकास र दीगो आपूर्ति सुनिश्चत गर्न पर्यटन विश्वविद्यालय स्थापनाको दीर्घकालीन सोच सहित कानूनको मस्यौदा तयार गर्न सैद्धान्तिक स्वीकृतिका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) मा पेश गर्ने । नेपालको संविधान र परिवर्तित परिवेश अनुरूप पर्यटन नीति, २०६५ परिमार्जन कार्य शुरु गर्ने (Sunset Provision सहित)। 	अन्तराष्ट्रिय क्षेत्रमा पर्यटन प्रबर्द्धनको लागि खाका तयार भएको हुने ।	<ul style="list-style-type: none"> Tourism, Culture and Civil Aviation का Think Tank Groups गठन भई सुझाव लिने काम शुरु भएको । पर्यटन विश्वविद्यालयको दीर्घकालिन सोच सहित कानून तर्जुमाका लागि शिक्षा मन्त्रालयको सहमति प्राप्त भएको, अर्थमा सहमतिका लागि एक महिना अघिदेखि पत्राचार भएको र बजेट पश्चात राय दिने जानकारी प्राप्त भएको । कानूनको मस्यौदा तयार भएको । पर्यटन नीतिको प्रारम्भिक मस्यौदा तयार गरी निजी क्षेत्रसँग छलफल गरिएको । Tourism Think Tank Group मा छलफल गर्ने कार्यक्रम रहेको ।

सि.नं	कार्य/जिम्मे वार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालस्मको कार्यप्रगति
४.	<p>नीतिगत तथा कानूनी सुधार</p> <p>सहसचिव श्री घनश्याम उपाध्याय, पर्यटन प्रवर्द्धन महाशाखा</p>	<ul style="list-style-type: none"> नेपालको पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न थाईल्याण्ड सरकारसँग समझदारी (MOU) गर्ने । श्रीलंका सरकारसँगको समझदारी (MOU) लाई अघि बढाउने । नेपालको राष्ट्रिय रणनीतिक पर्यटन योजना (सन् २०१६-२०२५) ले निर्दिष्ट गरे बमोजिम नेपालको पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउन पाँच प्रमुख पर्यटकीय श्रोत मुलुकहरुमा पर्यटन सहचारी खटाउने सम्बन्धी अवधारणा पत्र तयार गर्ने । 	<p>अन्तराष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्द्धनको लागि खाका तयार भएको हुने ।</p>	<ul style="list-style-type: none"> थाईल्याण्डसँगको MOU नेपाल सरकार म.प.मा प्रस्ताव पेश भएको । श्रीलंका र ओमानसँगको MOU प्रस्ताव गरि अर्थ, कानून र परराष्ट्र मन्त्रालयबाट रायप्राप्त भई म.प.मा प्रस्ताव पेश गरिएको । पर्यटन सहचारी खटाउने सम्बन्धी अवधारणा पत्रको प्रारम्भिक मस्यौदा तयार भएको ।

सि.नं	कार्य/जिम्मेवार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
४.	नीतिगत तथा कानूनी सुधार सहसचिव श्री आलोकचन्द्र श्रेष्ठ, कानून महाशाखा	<ul style="list-style-type: none"> पर्यटन ऐन, २०३५ लाई समयानुकूल परिमार्जन गर्न संशोधन मस्यौदा तयार गर्ने । क्यासिनो ऐन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृतिको लागि नेपाल सरकार (मन्त्रपरिषद्) मा पेश गर्ने । 	पर्यटन क्षेत्रमा विद्यमान नीति, ऐन कानूनमा समयानुकूल सुधार कार्य प्रारम्भ भएको हुने ।	<ul style="list-style-type: none"> पर्यटन ऐनको संशोधनका बिषय पहिचान गरी छलफल र मस्यौदा भईरहेको। क्यासिनो ऐन तर्जुमाको लागि अर्थ र कानून मन्त्रालयको सकारात्मक राय प्राप्त भएको।मन्त्रपरिषद्मा प्रस्ताव पेश गर्ने प्रक्रियामा रहेको।
५.	कार्य पद्धतिमा सुधार महानिर्देश/ महाप्रबन्धक/प्रमुख कार्यकारी अधिकृत(विभिन्न मातहतका निकायहरु)	<ul style="list-style-type: none"> सेवा प्रवाह गर्ने कार्यमा प्रत्यक्ष संलग्न हुने पर्यटन विभाग, पुरातत्व विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्डको कार्य संचालन प्रभावकारिताका लागि कार्यसंचालन मापदण्ड (SOP) बनाई लागु गर्ने । 	कार्य संचालन प्रकृत्यामा स्पष्टता आइ सेवाग्राहीलाई सहजता पुगेका हुने ।	पुरातत्व विभागबाट सर्वसाधारणलाई सहज रुपमा उपलब्ध गराईने क्यूरियो जाँजपास र नक्सा सिफारिस मापदण्ड (SOP) तयारी अन्तिम चरणमा रहेको।

सि. नं	कार्य/जिम्मेवार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
६.	संस्कृति संरक्षण र प्रवर्द्धन सहसचिव श्री भरतमणि सुवेदी, संस्कृति महाशाखा	<ul style="list-style-type: none"> नेपालको संविधान तथा परिवर्तित परिवेश अनुरूप राष्ट्रिय संस्कृति नीति, २०६७ लाई परिमार्जन गर्ने साथै नयाँ नीतिमा Sunset Provision समेत राख्ने । मकर संक्रान्तिका दिन देवघाट, वराहक्षेत्रमा लाग्ने मेला, नुवाकोटको गोरु जुधाई र शालीनदी (स्वस्थानी पूजा) को डकुमेन्ट्री निर्माण गर्ने । ५९ वटा आदिवासी जनजातिहरूको वार्षिक चाडपर्वहरूको क्यालेन्डर तयार गरी प्रकाशन गर्ने । ५ वटा आदिवासी जनजातिहरू र ५ वटा सिमान्तकृत जातिहरूको अमूर्त साँस्कृतिक सम्पदाको विवरण सहितको अध्ययन प्रतिवेदन तयार गर्ने । 	संस्कृति प्रवर्द्धन र सम्बर्द्धन कार्यमा योगदान पुगेको हुने ।	<ul style="list-style-type: none"> राष्ट्रिय संस्कृति नीति, २०७४ को मस्यौदा तयार भएको। कार्य सम्पन्न भएको । क्यालेन्डर सहितको प्रतिवेदन तयार भएको। ३ वटा आदिवासी जनजाती (कुशवाडिया किसान र राजवंशी जाति) का अमूर्त साँस्कृतिक सम्पदाको विवरण तयारी कार्य सम्पन्न । बाँकी २ वटाको परामर्शदाता छनौट गरी कार्यादेश दिने कार्य अघि बढेको । (थप) राष्ट्रिय प्रतिभा तथा प्रादेशिक पुरस्कारको छनौट समितीको बैठक भईरहेको ।

सि. नं	कार्य/जिम्मे वार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
७.	<p>ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वका सम्पदाहरु संरक्षण</p> <p>महानिर्देशक श्री भेष नारायण दाहाल, पुरातत्व विभाग</p>	<ul style="list-style-type: none"> पाल्पास्थित रानीमहल र भैरवस्थान सत्तल, पचलीस्थित ईन्द्र भक्तेश्वर सत्तल, सुनसरी जिल्लास्थित रामधुनी पोखरी र चतराघाट, झापा जिल्लास्थित किचकबध पुरातात्विक स्थल, ललितपुर खोकनास्थित रुद्रायणी पाटी, जुम्ला जिल्लास्थित कनकासुन्दरी मन्दिर संरक्षण कार्य सम्पन्न गर्ने। सर्लाही मुर्तियास्थित शिव मन्दिर, नवलपरासी सिक्रौलस्थित कैलाश आश्रम, दाङ्ग जिल्लास्थित अम्बिकेश्वरी मन्दिर लगायतका १४ वटा आयोजनाहरुको ठेक्का सम्झौता सम्पन्न गर्ने। 	<p>७ वटा ऐतिहासिक र पुरातात्विक धार्मिक महत्वका सम्पदाहरु संरक्षण कार्य सम्पन्न भएको हुने।</p>	<ul style="list-style-type: none"> कार्य सम्पन्न । भैरवस्थान सत्तलको निर्माण सुधार ७०% कार्य सम्पन्न । सुनसरी जिल्लास्थित रामधुनी पोखरी र चतराघाट कार्य सम्पन्न भएको। सुरक्षा पर्खाल लाउने कार्य ३० प्रतिशत भएको । खोकनास्थित रुद्रायणी पाटी संरक्षण कार्य ८५% सम्पन्न । कनकासुन्दरी मन्दिर संरक्षण कार्य सम्झौता भई कार्य सुरु। ठेक्का प्रक्रिया सम्पन्न भई ६ वटालाई कार्यादेश दिईएको।बाँकी बोलपत्र मूल्यांन भईरहेको।

सि.नं	कार्य/जिम्मेवार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
८.	अभिलेखको डिजिटाइजेसन र सुदृढीकरण प्रमुख श्री सौभाग्य प्रधानाङ्ग, राष्ट्रिय अभिलेखालय	<ul style="list-style-type: none"> राष्ट्रिय अभिलेखालयमा संकलित ३१००० विविध विषयका हस्तलिखित ग्रन्थहरु मध्ये ११,५५० हस्तलिखित ग्रन्थको करिव ६,५५,००० ईमेजको क्याटलगिङ्ग, ट्यागीङ्ग गरी सफ्टवेयरमा अपलोड कार्य सम्पन्न गर्ने । अभिलेखालयमा संकलित कुमारीचोकबाट प्राप्त १,००० पोका मध्येको ३५ पोकाको ५,००० पन्ना अभिलेखहरुलाई डिजिटाइजेसन गर्ने र ३,१०० पन्ना अभिलेखीकरण कार्य सम्पन्न गर्ने। वि.सं. १९५८ साल देखि १९६८ सम्मको गोरखापत्रहरुको डिजिटाइजेसन गर्ने । 	राष्ट्रिय महत्वका अभिलेखहरुको डिजिटाइजेसन र अभिलेखीकरण भएको हुने ।	<ul style="list-style-type: none"> लक्ष्य अनुसार डिजिटाइजेसन गर्ने कार्य सम्पन्न । भक्तपुरका ११३० दैलेख जिल्लाबाट प्राप्त २००० प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरोबाट पुरातत्व विभागमा अनुसन्धानका लागि प्राप्त २२८ पृष्ठको प्रजा पारमिता ग्रन्थको २३४ फोलियो डिजिटाइजेसन गर्ने कार्य सम्पन्न भएको । वि.सं. १९५८ देखि १९८५ सालसम्मको गोरखापत्रहरुको डिजिटाइजेसन सम्पन्न भैसकेको ।

सि.नं	कार्य/जिम्मेवार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
९.	संग्रहालयको निर्माण तथा व्यवस्थापन महानिर्देशक श्री भेष नारायण दाहाल, पुरातत्व विभाग	<ul style="list-style-type: none"> मोरङ्गस्थित मदन भण्डारी संग्रहालय, स्याङ्गजा रामकोटस्थित गुरुंग संग्रहालय, कास्की लेखनाथस्थित कवि शिरोमणी लेखनाथ संग्रहालय, सुनसरीस्थित माझी संग्रहालयहरुको निर्माण कार्य सम्पन्न गर्ने । 	संग्रहालयको निर्माण तथा व्यवस्थापन भएको हुने ।	<ul style="list-style-type: none"> मोरङ्गस्थित मदन भण्डारी संग्रहालय, सुनसरीस्थित माझी संग्रहालय र गुरुंग संग्रहालय निर्माण कार्य सम्पन्न । लेखनाथ संग्रहालयको ८० प्रतिशत निर्माण कार्य सम्पन्न ।

सि. नं	कार्य/जिम्मेवार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
१०.	पर्यटकीय तथ्यांक अद्यावधिक कार्य सहसचिव श्री डण्डुराज घिमिरे, योजना तथा मूल्याङ्कन महाशाखा	<ul style="list-style-type: none"> पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदान एकिन गर्न Tourism Satellite Account (TSA) प्रणाली विकास गर्न कार्यटोली गठन गर्ने । अध्यागमन विभागसँगको सहकार्यमा पर्यटकीय तथ्यांक शेयरिङ संजाल (Data Sharing Network) को विकास गर्ने । स्थलमार्गबाट आउने पर्यटक संख्या एकिन गर्न सर्भे गर्ने। 	राष्ट्रिय महत्वका अभिलेखहरूको डिजिटाइजेसन र अभिलेखीकरण भएको हुने ।	<ul style="list-style-type: none"> कार्यदल गठन भई विज्ञहरूसँग एक चरणको बैठक गरिएको । विज्ञहरूसँग कार्यपत्र लिई बृत्त छलफल गर्ने तयारी भईरहेको । मासिक रूपमा डाटा शेयरिङ कार्य शुरु भई प्राप्त तथ्यांकको विश्लेषण गरी मन्त्रालयको वेसाइटमा राखिएको । सन् २०१८ को गत तीन महिनामा १३% पर्यटक आगमन वृद्धि भएको । सर्भे तथा Data Processing कार्य सम्पन्न गरी छपाईको क्रममा रहेको ।
११.	दिगो पर्यटन व्यवस्थापन जिम्मेवार: सहसचिव श्री डण्डुराज घिमिरे, योजना तथा मूल्याङ्कन महाशाखा	<ul style="list-style-type: none"> सडक निर्माणले गर्दा क्षती हुन गएका महत्वपूर्ण पदयात्रा मार्गहरूको बैकल्पिक पद मार्ग निर्माण गर्न निजी क्षेत्र तथा नेपाल पर्यटन बोर्ड समेतको सहकार्यमा अध्ययन गर्ने। पर्यटकीय स्थलको वातावरण स्वच्छ, सफा र प्रदुषणमुक्त राख्न मापदण्ड तयार गरी सम्बन्धित निकायलाई जिम्मेवार बनाउने । 	पर्यटन मैत्री पूर्वाधार एवं दिगो पर्यटन व्यवस्थापन कार्यको शुरुवात भएकोहुने ।	<ul style="list-style-type: none"> बैकल्पिक पदयात्रा मार्गहरूको अध्ययन भई प्रारम्भिक प्रतिवेदन प्राप्त भएको । प्रतिवेदनको सुझाव बमोजिम महत्वपूर्ण पदयात्रामार्ग निर्माण सुधारका लागि आगामी आ. व. को बजेटमा प्रस्ताव गरिएको। मापदण्डका लागि प्रारम्भिक मस्यौदा तयार भएको ।

सि.नं	कार्य/जिम्मेवार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
१२.	पर्यटकीय सेवा सुविधाको गुणस्तरीयता महानिर्देशक श्री दिनेश भट्टराई पर्यटन विभाग	होटल, रिसोर्ट, रेष्टुराँ, होमस्टे तथा अन्य आवासीय प्रबन्धहरु (Online Booking System समेतको विद्यमान अवस्था विश्लेषण सहित पुनरावलोकन गरी नयाँ मापदण्ड तर्जुमा कार्य शुरुवात गर्ने ।	मापदण्ड तर्जुमा कार्य शुरुवात भएको हुने।	<ul style="list-style-type: none"> कार्यदल बनी काम सुरु भएको ।
१३.	एकीकृत पर्यटन पूर्वाधार विकास सहसचिव श्री डण्डुराज घिमिरे, योजना तथा मूल्याङ्कन महाशाखा	<ul style="list-style-type: none"> सातवटै प्रदेशमा एकएक वटा नमूना पर्यटकीय गन्तव्यस्थल विकासको लागि विस्तृत आयोजना प्रतिवेदन (DPR) तयार गर्ने। प्रदेश नं. १ ईलाम सन्दकपुर प्रदेश नं. २ धनुषाधाम प्रदेश नं. ३ ईन्द्रसरोवर मकवानपुर प्रदेश नं. ४ पंचासे प्रदेश नं. ५ देवदह प्रदेश नं. ६ रारा र प्रदेश नं. ७ कैलाली भादागाउँ प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ क्षेत्रको गुरुयोजना तयार गर्ने कार्य सम्पन्न गर्ने महत्वपूर्ण धार्मिकस्थल स्वर्गद्वारीको गुरुयोजना तयारी कार्य अघि बढाउने। 	महत्वपूर्ण पर्यटकीय स्थलहरुको एकीकृत पर्यटकीय पूर्वाधार विकास कार्य प्रारम्भ भएको हुने।	<ul style="list-style-type: none"> सातवटै प्रदेशको DPR को मस्यौदा प्राप्त भएको । आगामी आ. व बाट कार्यन्वयन गरिने । मुक्तिनाथ क्षेत्रको गुरुयोजना तयार गर्ने कार्य अन्तिम चरणमा रहेको।फिडमा छलफल गरी अन्तिम रुप दिन बाँकी । स्वर्गद्वारीको गुरुयोजना तयारी गर्न छनौट भएको परामर्शदाताको नामावली प्रकाशन गरिएको र सम्झौता भएको।

सि.नं	कार्य/जिम्मेवार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
१३.	<p>एकीकृत पर्यटन पूर्वाधार विकास</p> <p>महानिर्देशक श्री दिनेश भट्टराई पर्यटन विभाग</p>	<ul style="list-style-type: none"> दोलखा र रामेछापको सीमानामा पर्ने सैलुङ्गमा भ्यूटावर निर्माण कार्य सम्पन्न गर्ने । मनास्लु, खुम्बु, अन्नपूर्ण सर्किट, दोलखा-मुडे-सैलुङ पदयात्रा मार्गको पुनर्निर्माण कार्य शुरुवात गर्ने । साथै हेलम्बु क्षेत्र, लाडटाङ क्षेत्र, मकालुवरुण क्षेत्र, दोलखा लखनपुर पदयात्रामार्गको निर्माणकार्य ८०% सम्पन्न गर्ने। गुरिल्ला ट्रेल र यार्सा ट्रेलको १०/१० कि.मि. पदयात्रामार्ग निर्माण कार्य सम्पन्न गर्ने। नेपालको पूर्व-पश्चिमको हिमाली क्षेत्र जोड्ने Great Himalayan Trail (GHT) को दोलखाको जगत-टासिनाम-डालदुङ्ग-बेदिङ्ग ट्रेल र रसुवाको पार्वतीकुण्ड-सोमदाङ खण्डको २० कि.मि. पदयात्रामार्ग सम्पन्न गर्ने। जनकपुर र रारा (ताल्चा) मा पर्यटकीय सूचना केन्द्रको निर्माण कार्य सम्पन्न गर्ने। तनहुँको भानु शिखर कटेरीमा निर्माण कार्य ५० प्रतिशत सम्पन्न गर्ने । 	<p>महत्वपूर्ण पदयात्रा मार्गहरूको ४० कि.मि. निर्माण सुधार कार्य सम्पन्न भएको हुने।</p>	<ul style="list-style-type: none"> सैलुङ्गमा भ्यूटावर निर्माण कार्यको झ्यालढोका बाहेकको कार्य सम्पन्न। (९५%) मनास्लु, खुम्बु, अन्नपूर्ण सर्किट, दोलखा-मुडे-सैलुङ पदयात्रा मार्गको पुनर्निर्माण कार्यको बोलपत्र मूल्यांकन भईरहेको । हेलम्बु, लामटाङ, मकालु बरुण, दोलखा क्षेत्रको निर्माण कार्य कार्य सम्पन्न। गुरिल्ला ट्रेल र यार्सा ट्रेलको निर्माण कार्य ९५% सम्पन्न। कार्य सम्पन्न । जनकपुर सूचना केन्द्रको ९५% कार्य सम्पन्न तथा राराको सूचना केन्द्रको निर्माण कार्य सम्पन्न भै हस्तान्तरणको लागि पठाइएको। तनहुँको भानु शिखर कटेरीमा निर्माण कार्य ४५ प्रतिशत सम्पन्न भएको।

सि.नं	कार्य/जिम्मेवार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
१४.	पर्यटन प्रबर्द्धन प्रमुख कार्यकारी अधिकृत श्री दिपकराज जोशी, नेपाल पर्यटन बोर्ड	<ul style="list-style-type: none"> नेपाल भ्रमण वर्ष –२०२० को सचिवालय स्थापना, विषयगत समितिहरु गठन गरी कार्य प्रारम्भ गर्ने । चीन र भारतका मुख्य तीन-तीन शहरहरुमा पर्यटन सेल्स मिसनको आयोजना गर्ने । ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया र ब्लगरसहितको अन्तर्राष्ट्रिय स्तरको हिमालयन ट्राभल मार्ट आयोजना गर्ने।साथै, ७० जना विदेशी पत्रकारहरुको FAM TRIP संचालन गर्ने। मुख्य श्रोत बजार लक्षित Country Specific Tourism Marketing and Promotion Strategy तयार गरी कार्यान्वयन गर्ने । आन्तरिक पर्यटन प्रवर्द्धनको लागि रारा-कर्णाली पर्यटन वर्ष अभियान लगायतका अभियानहरुको प्रवर्द्धन गर्ने । सातवटै प्रदेशहरुको संस्कृति र पर्यटकीय सम्पदाहरु झल्किने गरी Short Video बनाई प्रचार प्रसार गर्ने । 	सचिवालय स्थापना भई कार्यप्रारम्भ भएको हुने । आन्तरिक तथा अन्तर्राष्ट्रिय प्रचारप्रसार र बजारीकरण थप प्रभावकारी भएको हुने । पर्यटक संख्यामा क्रमिक रूपमा वृद्धिभएको हुने ।	<ul style="list-style-type: none"> भ्रमण वर्षको लोगो छनौटका लागि प्राप्त १४४ वटा लोगोहरु मध्ये ५ वटालाई शर्टलिस्ट गरी विज्ञहरुवाट परामर्श लिने कार्य भैरहेको । चीनमा ३ वटा सेल्स मिसन सम्पन्न भएको। भारतका ५ वटा शहरमा आयोजनाको भएको। हिमालय ट्राभल मार्टको लागि ५५ वटा बायर, ५० वटा सेलर, ४० वटा ब्लगर=मिडियाको छनौट भैसकेको, जुन १ देखि ३ सम्म काठमाडौंमा आयोजना गरिने। Country Specific Tourism Promotion Strategy तयार भएको ।आगामीआ.व.देखि कार्यान्वयनमा ल्याईने। रारा कर्णाली पर्यटन वर्षका लागि जिङ्गल तयार भई स्थानीय एफ.एमहरुवाट प्रसारण भैरहेको।साथै भिडियो तयार गरिएको।सो उपलक्ष्यमा रारा तालबाट सम्माननीय प्रधानमन्त्रीज्युबाट समुद्घाटन भई प्रवर्द्धनका विविध कार्यक्रमहरु सुरु भएको । ७ वटा प्रदेशका छोटो भिडियो तयार भई launch गरिएको ।

सि.नं	कार्य/जिम्मे वार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
१४.	<p>पर्यटन प्रबर्द्धन</p> <p>प्रमुख कार्यकारी अधिकृत श्री दिपकराज जोशी, नेपाल पर्यटन बोर्ड</p>	<ul style="list-style-type: none"> त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको कला, संस्कृति र पर्यटकीय सम्पदा झल्किने ५ वटा ठूला इलेक्ट्रोनिक LED HD Display Boards राख्ने एसियाको पहिलो अपाङ्ग मैत्री पदयात्रा मार्ग (Accessible Trekking Trail) कास्कीको नौडाँडामा बनाई संचालनमा ल्याउने। नेपाल पर्यटन बोर्डको वेबसाइटलाई चिनियाँ भाषामा समेत बनाई थप Interactive र Attractive बनाउने। नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्य तथा ती स्थानहरुमा पाइने पर्यटकीय सेवा सुविधाको जानकारीमूलक Mobile Apps बनाई संचालनमा गर्ने। काठमाडौंका प्रमुख पर्यटकीय स्थलहरु एवं सम्पदाहरुलाई केन्द्रित गरी निजी क्षेत्र समेतको सहकार्यमा रात्रिकालीन पर्यटकीय गतिविधि संचालन गर्न संभाव्यता अध्ययन गर्ने। 	पर्यटन प्रवर्द्धनमा प्रभावकारीता आएको हुने।	<ul style="list-style-type: none"> डिजाइन भएको। स्थानका लागि ने.ना.उ. प्रा. सँग समन्वय भईरहेको। कास्कीको नौडाँडामा एसियाको पहिलो अपाङ्ग मैत्री पदयात्रा मार्ग संचालनमा ल्याईएको। नेपाल पर्यटन बोर्डको वेबसाइटलाई चिनियाँ भाषामा तयार गरी संचालनमा ल्याईएको। Android/IOS मा Welcomenepal App निर्माण सम्पन्न गरिएको। अध्ययन प्रारम्भ गरिएको।

सि. नं	कार्य/जिम्मेवार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
१५.	<p>हवाई उड्डयन सुरक्षा सुदृढीकरण</p> <p>सहसचिव श्री बुद्धिसागर लामिछाने/ महानिर्देशक श्री संजीव गौतम, नेपाल नागरिक उड्डयन प्राधिकरण</p>	<ul style="list-style-type: none"> अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को Global Aviation Safety Plan (GASP) मा आधारित भई Nepal Aviation Safety Plan (NASP) तर्जुमा गरी कार्यान्वयन गर्ने सन् २०१० देखि सन् २०१७ सम्म भएका बाययान दुर्घटना जाँच प्रतिवेदनका सिफारिस विश्लेषण गरी प्रभावकारी रूपमा कार्यान्वयन सुरु गर्ने। 	हवाई उडान थप सुरक्षीत हुने ।	<ul style="list-style-type: none"> Nepal Aviation Safety Plan (NASP) तर्जुमा भएको । दुर्घटना जाँच प्रतिवेदनका सिफारिस विश्लेषण सम्पन्न भई कार्यान्वयन सुरु हुने क्रममा रहेको ।

सि. नं	कार्य/जिम्मे वार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
१६.	हवाई उद्योग व्यवस्थापन सहसचिव श्री सुरेश आचार्य, हवाई उद्योग व्यवस्थापन महाशाखा	<ul style="list-style-type: none"> ड्रोन उडान अनुमतिलाई सरलीकृत गरी समन्वयात्मक ढंगबाट उडान संचालन गराउन कार्यविधि तयार गर्ने। चालू अवस्थामा रहेका विमानस्थल मध्ये हिमाली, पहाडी र तराई क्षेत्रमा अवस्थित तीन वटा विमानस्थलको संचालनको अवस्था, वायुसेवा कम्पनीहरूले पुऱ्याईराखेको सेवा सुविधा र सेवाग्राहीका गुनासाहरु सम्बन्धमा सरोकारवालासँग छलफल एवं अनुगमन गर्ने। नेपालमा अन्तर्राष्ट्रिय वायुसेवा स्थापना तथा संचालनका लागि इजाजत दिने मापदण्ड (TOR) पुनरावलोकन गर्ने। नेपाल वायुसेवा निगमको सहकार्यमा Wide body aircraft (A 330-200) utilization plan तयार गर्ने। नेपाल वायुसेवा निगमसँग समन्वय गरी Twin Otter, MA60 र Y12E वायुयानको Optimum utilization plan तयार गरी उडानमा सरीक गराउने। 	<p>ड्रोन अनुमति प्रक्रिया सरलीकृत हुने।</p> <p>विमानस्थलमा देखिएका समस्या समाधान गर्न पहल हुने।</p>	<ul style="list-style-type: none"> कार्यविधिको मस्यौदा तयार भएको। जुम्ला र ताल्चा विमानस्थलमा छलफल कार्यक्रम र अनुगमन गरिएको। वायुसेवा स्थापना तथा संचालनसम्बन्धी पुनरावलोकन समितिले TOR संशोधन गरी श्रीमान सचिव ज्यूसमक्ष प्रतिवेदन पेश गरेको। नेपाल वायुसेवा निगमबाट प्राप्त Utilization plan लाई थप परिमार्जन गरी स्वीकृतिका लागि पेश गरिएको।

सि. नं	कार्य/जिम्मेवार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
१७.	<p>प्राधिकरण सुदृढीकरण एवं विमानस्थल निर्माण सुधार</p> <p>महानिर्देशक श्री संजीव गौतम,,नेपाल नागरिक उड्डयन प्राधिकरण</p>	<ul style="list-style-type: none"> चन्द्रगढीमा Day Instrument Flight Rules (IFR) र धनगढी विमानस्थलमा IFR Procedure लागु गर्ने। राजविराज तथा साँफेबगरको धावनमार्ग/ट्याक्सी वे कालोपत्रे कार्य सम्पन्न गर्ने । 	<ul style="list-style-type: none"> भिजिविलिटि कम भएको अवस्थामा समेत उडान गर्न सकिने । सबै मौसममा उडान सुचारु गर्न सकिने। 	<ul style="list-style-type: none"> कार्य सम्पन्न । कार्य सम्पन्न । कार्य सम्पन्न भई मिति २०७५/०२/१० मा परिक्षण उडान भएको । कार्य सम्पन्न ।

सि.नं	कार्य/जिम्मेवार कर्मचारी	क्रियाकलाप	अपेक्षित नतिजा	हालसम्मको कार्यप्रगति
१८.	<p>नेपाल वायुसेवा निगमको सुदृढीकरण</p> <p>सहसचिव श्री सुरेश आचार्य, हवाई उद्योग व्यवस्थापन महाशाखा / प्रबन्धक निर्देशक श्री सुगतरत्न कंसाकार, नेपाल वायुसेवा निगम</p>	<ul style="list-style-type: none"> निगममा रहेका आन्तरिक उडानका लागि उपयुक्त ८ वायुयान मध्ये ६ वटा वायुयानहरू अधिकतम क्षमताका साथ उडान गर्ने । आन्तरिक उडानलाई थप विस्तार गर्न ६ वटा Twin Otter विमान खरिद प्रक्रिया सुरु गर्ने (सैद्धान्तिक निर्णय गर्ने) Wide body Compatible Hanger निर्माणको लागि पूर्व तयारी गर्ने। 	<p>आन्तरिक हवाई यात्रु एवं पर्यटकहरूलाई सहजता हुने ।</p>	<ul style="list-style-type: none"> चालु २ वटा Twin Otter, १ वटा MA60 र ३ वटा Y12E संचालनमा आईसकेका । ३ वटा Y12E विमान संचालनका लागि पाइलटहरूको व्यवस्था भईसकेको । ६ वटा नयाँ Twin Otter विमान खरिद सम्बन्धमा निगमको आर्थिक विनियमावली अनुसार एक कमिटी गठन भई कार्य थालिसकेको । यसको अलावा उक्त विमानहरू Full Utilization मा संचालन आवश्यक भएमा विदेशी पाइलटहरू व्यवस्था गर्न गृहकार्य शुरु गरिसकेको । ६ वटा Twin Otter विमान खरिद गर्न व्यापारिक योजना सहितको प्रतिवेदन अन्तिम चरणमा पुगेको। साथै खरिद प्रक्रियामा जाने गृहकार्य भईरहेको । Hanger निर्माण सम्बन्धमा विकल्प सहितको प्रस्ताव संचालक समितिमा पेश गर्न तयारी भईरहेको ।

कार्ययोजना बाहेकका थप अन्य कार्यहरु:

- छिमेकी मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्रीज्यूबाट नेपालको राजकिय भ्रमणको क्रममा पशुपतीनाथ मन्दिर, जनकपुरस्थित जानकी मन्दिर र मुस्ताङ्गको मुक्तिनाथ मन्दिरमा भएको पुजा आरधना तथा दर्शनले विश्वभरीका सामाजिक सञ्जाल प्रयोगकर्तामा ठूलो महत्व पाई ती क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनिय टेवा पुगेको
- ऐतिहासिक धार्मिक सम्पदा क्षेत्रलाई स्वच्छ, वातावरणमैत्री र हरियालीयुक्त बनाउने अभियान अन्तर्गत पशुपती तथा लुम्बिनी क्षेत्रमा ५/५ हजारका दरले विभिन्न मौसमी फलफुल तथा अन्य विरुवाहरु रोप्ने कार्य अगाडी बढाइएको।
- सन् १९५१ मा स्थापना भएको र विश्वका ९५ देश एवं पर्यटन बोर्ड सदस्य रहेको प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) को सदस्यता लिएको तेत्तिस वर्षमा पहिलो पटक नेपाल डेस्टिनेशन/गभर्मेन्ट कमिटिको अध्यक्षमा सर्वसम्बत् निर्वाचित भएको ।
- रारा कर्णाली पर्यटन वर्षको रारा क्षेत्रमा सम्माननीय प्रधानमन्त्रीबाट समुदघाटन भई विविध कार्यक्रम आयोजना गरी मनाइएको ।

कार्ययोजना बाहेकका थप अन्य कार्यहरु क्रमशः

भाषा आयोग: प्रदेश सरकारसंगको सहकार्य र समन्वयमा स्थानीय तहका निर्वाचित पदाधिकारीहरु, भाषिक अभियन्ता वक्ता एवम् अन्य सरोकारवालाहरुको सहभागितामा आयोगका सम्वैधानिक दायित्वसम्बन्धी प्रवोधिकरण र सरकारी कामकाजका भाषा निर्धारणका आधारसम्बन्धी प्रारम्भिक सुझाव संकलन गरिएको ।

नेपाल प्रज्ञा प्रतिष्ठान:

- प्रतिष्ठान र पाकिस्तानको एकेडेमी अफ लेटर्सबी मे १३ २०१८ मा आपसी सहयोगको लागि MOU भएको ।
- प्रतिष्ठानमा मिति २०७४ बाट नयाँ छपाई मेशिन सहित आधुनिक छापाखाना संचालन भईरहेको ।
- भूकम्पबाट क्षेतीग्रस्त प्रज्ञा भवन पुनर्निर्माण कार्य ५०% सम्पन्न । चालु आ व मै सम्पन्न गरी कार्य भईरहेको।

नेपाल संगित तथा नाट्य प्रतिष्ठान: कास्कीमा ६ दिने राष्ट्रिय नाटक महोत्सव २०७५ आयोजना गरिएको लगायत विभिन्न जात जातिहरुको सांस्कृतिक महोत्सव कार्यक्रम आयोजना गरिएको ।

सांस्कृतिक संस्थान: मिति २०७४ चैत्र ३० मा सबै जाता जाती र भूगोल समेट्ने गरी राष्ट्रिय लोकनृत्य आयोजना गरिएको ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रशिक्षण प्रतिष्ठान (NATHM)

- बहुवर्षिय खरिद योजना अन्तर्गत नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रशिक्षण प्रतिष्ठान (NATHM) को शैक्षिक कक्षा भवनलाई यही आषाढ मसान्त भित्र सम्पन्न गर्ने गरी कार्य अगाडि बढाईएको ।
- होटल, होमस्टे, ट्रेकिङ गाइड सम्बन्धी तालिम ८९२ जनालाई प्रदान गरिएको ।

नारायणहिटि दरबार संग्राहलय: संग्राहलयको वरिपरि पर्खाल र त्रिभुवन सदन पुनः निर्माणको बाँकी कार्यको लागि बोलपत्रको सूचना आव्हान गरी सम्झौता हुने क्रममा रहेको ।

इच्छुक सांस्कृतिक प्रतिष्ठान: प्रतिष्ठानको निर्माणाधिन भवनमा बिजुली बल्लिको जडान कार्य अन्तिम चरणमा, भित्री रङ्गरोकनको कार्य अन्तिम चरणमा रहेको ।

कार्यप्रगतिका केही तस्विरहरु

क) सम्पदा पुनर्निर्माण:



कागेश्वर मन्दिर, हनुमानढोका



महादेव मन्दिर, हनुमानढोका



प्रताप मल्ल शालिक, हनुमानढोका



सुर्यविनायक आमा मन्दिर



मणिमण्डप, ललितपुर



पचली भैरब मन्दिर

कार्यप्रगतिका केही तस्विरहरु ख) पर्यटन पूर्वाधार विकास:



शैलुङ् भ्यूटावर, दोलखा/रामेछाप



हेलम्बु क्षेत्र पदयात्रा मार्ग



रारा ताल्या सूचना केन्द्र, मुगु



पदयात्रामार्ग र विश्राम स्थल, गुरिल्ला ट्रेल

धन्यवाद